



Broker No. 61
Ph: 01-5970494/95
info@bholeganesh.com

भोले गणेश सेक्युरिटीज लिमिटेड

BHOLE GANESH SECURITIES LIMITED

अनामनगर-२५, काठमाडौं

प्राकृतिक ब्यक्तिको परिचय विवरण

DETAILS OF NATURAL PERSON

अनुसूचि-१२
(नियम २९ को उपनिबन्ध (१) सँग सम्बन्धित)

कालो मसी मात्र प्रयोग गर्नुहोला ।
Photo

कार्यालय प्रयोजनका लागि मात्र (For Official Use Only)

ग्राहक नम्बर
(Clients A/C No.)

संकेत नम्बर
(Reference No.)

मिति
(Date)

Y Y Y Y M M D D

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसँग भर्नु पर्नेछ । आफूसँग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तर्सो धर्का तानिदिनु होला ।
Please complete all details and strike out the non-applicable fields/boxes.

TMS : ☐ Online ☐ Offline

ग्राहकको विवरण (Details of Client)

नाम																																								
Name(Capital Letter)																																								
जन्म मिति (वि.सं.) Date of Birth(B.S.)										(ई.सं.) (A.D.)																														
राष्ट्रियता/Nationality	☐	नेपाली/Nepalese																			☐	अन्य(खुलाउने)/Others																		
नागरिकता नं. Citizenship No.											जारी जिल्ला Issued District											जारी मिति Issue Date																		
हितग्राही खाता नं./Beneficiary ID No.																																								
स्थायी लेखा नं./Permanent Account No.(PAN)																																								
गैर आवासीय नेपालीको हकमा परिचय पत्र नं. र ठेगाना Identification No. and address(In case of NRN)																																								

स्थायी ठेगाना (Permanent Address)

राष्ट्र (Nation)		प्रदेश नं. (Province No.)		जिल्ला (District)	
गा.पा./न.पा./म.न.पा. (RM/SM)		टोल (Locality)		वडा नं. (Ward No.)	
फोन नं. (Phone No.)		फ्याक्स नं. (Fax No.)		ब्लक नं. (Block No.)	
मोबाइल नं. (Mobile No.)					
ईमेल (Email)					

हालको ठेगाना (Current Address)

राष्ट्र (Nation)		प्रदेश नं. (Province No.)		जिल्ला (District)	
गा.पा./न.पा./म.न.पा. (RM/SM)		टोल (Locality)		वडा नं. (Ward No.)	
फोन नं. (Phone No.)		फ्याक्स नं. (Fax No.)		ब्लक नं. (Block No.)	
मोबाइल नं. (Mobile No.)		ईमेल (Email)			

Signature.....

पेशाको विवरण (Details of Occupation)

पेशा Occupation	☐ सेवा Service ☐ सरकारी Government ☐ सार्वजनिक/निजी क्षेत्र Public/Private Sector ☐ एन.जी.ओ./आई.एन.जी.ओ. NGO/INGO ☐ विशेषज्ञ Expert ☐ व्यापारी Businessperson ☐ कृषि Agriculture ☐ सेवानिवृत्त Retired ☐ गृहिणी Housewife ☐ विद्यार्थी Student ☐ अन्य Others _____
व्यापारको प्रकार Type of Business	☐ उत्पादन Manufacturing ☐ सेवामुखी Service Oriented ☐ अन्य Others
संस्थाको नाम Organization's Name	
ठेगाना Address	
पद Designation	कर्मचारीको हुकमा कर्मचारी परिचय पत्र नं. ID No. of Employee
आर्थिक विवरण Financial Details	☐ आयको सीमा(वार्षिक विवरण) Income Limit/ Annual Details ☐ रु. ५,००,००० सम्म Upto Rs. 5,00,000 ☐ रु. ५,००,००१ देखि रु १०,००,००० सम्म From Rs. 5,00,001 to Rs. 10,00,000 ☐ रु १०,००,००० भन्दा माथि Above Rs. 10,00,000
धितोपत्र खरिद बिक्री गर्ने मुख्य उद्देश्यले स्थापित ईन्भेष्टमेन्ट कम्पनीमा संलग्न Involvement in investment companies which were established for securities trading	☐ छु/Yes ☐ छैन/No
भएमा देहाय बमोजिमको विवरण उल्लेख गर्नु पर्ने । (If yes, mention below)	
कम्पनीको नाम Name of the company	
पद Designation	☐ सञ्चालक Director ☐ पदाधिकारी Executive ☐ शेयरधनी Share Holder ☐ कर्मचारी Employee ☐ अन्य Others _____

एकाघर परिवारका सदस्यहरूको विवरण (Details of Family Members)

बुवाको नाम Father's Name	
आमाको नाम Mother's Name	
बाजेको नाम Grand Father's Name	
पति/पत्नीको नाम Spouse's Name	
छोराको नाम Son's Name	
छोरीको नाम (अविवाहित) Daughter's Name (Unmarried)	
बुहारीको नाम Daughter In Law's Name	
ससुराको नाम(विवाहित महिलाको हुकमा) Father In Law's Nam (In Case of Married Women)	
सासुको नाम(विवाहित महिलाको हुकमा) Mother In Law's Nam (In Case of Married Women)	

Signature.....

बैंकको विवरण (Bank Details)

बैंकको नाम (Bank Name)		शाखा (Branch)	
खाता नं. (A/C No.)			
खाता किसिम (Type of A/C)	☐ बचत खाता (Saving A/C) ☐ चल्ती खाता (Current A/C)		

संरक्षकको विवरण(नाबालकको हकमा) (Guardian's Information-In case of Minor)

नाम/थर																			
Name/Surname																			
निवेदकसंगको सम्बन्ध	नागरिकता नं.																	संरक्षकको फोटो (हालसालै खिचेको)	
Relationship with Applicant	Citizenship No.																		
	जारी जिल्ला		जारी मिति																
	Issued District		Issue Date																
पत्राचार गर्ने ठेगाना/ Correspondence Address																			
देश	प्रदेश	जिल्ला																	
Country	Province	District																	
मोबाईल नं.	फ्याक्स नं.	स्थायी लेखा नं.																	
Mobile No.	Fax No.	PAN No.																	
ईमेल /Email ID																			
संरक्षकको हस्ताक्षर /Guardian's Signature																			

बासस्थानको नक्सा / Location Map Residence

घर रहेको स्थान नक्सा Location Map	Site Map of the Account Holder's Residence	
		
of the Residence is.....meters(approximately).		

Signature.....

१ म/हामीले धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन गरेको हुने छैन।
I/we hereby confirm that funds used to purchase the shares have not been acquired by any means violating prevailing anti money laundering act.

२ धितोपत्रमा गरिएको लगानीकमा निहित जोखिमको सम्बन्धमा जानकारी छ ।
I/we fully understand the risks associated with respect to investing in the stocks/securities.

३ म/हामीले खरिद गरेका धितोपत्रहरू बापतको भुक्तानी लिने दिने कार्य तोकिएको समय भित्र गर्ने छु ।
I/we will duly comply the payments terms, required for purchase/sales of shares/securities .

४ म/हामीले धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित नियम कानूनहरूको पालना गरिने छ।
I/we will fully comply the prevailing laws related to stock market/securities.

५ म/हामी कर्जा सूचना केन्द्रको कालो सुचिमा रहेको छु/छैनौं ।
I/we am/are not included in the black list of credit information bureau.

- १ नेपाली नागरिकहरूको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
Copy of citizenship certificate (In case of Nepali citizen)
- २ अन्य देशको नागरिकहरूको हकमा पासपोर्टको प्रतिलिपि ।
Copy of Passport (In case of Foreign citizen)
- ३ नाबालकको हकमा संरक्षक तथा नाबालक दुबैको फोटो ।
Photographs of Guardian & minor (In case of minor).
- ४ कानूनी संरक्षक भए सो सम्बन्धी कागजात ।
Legal Guardian related documents, if applicable.
- ५ आमा वा बाबु संरक्षक भएमा छोरा वा छोरीको जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
Copy of birth registration certificate (In case of minor).
- ६ निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप ।
Signature and finger print for the applicant and minor (where applicable).
- ७ कुनै संस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपि ।
Copy of employee identification if working at any organization.

Right	Left

४ बैंक चेकको प्रतिलिपी ।
Copy of Bank Cheque.

५ डिम्याट खाता विवरण प्रतिलिपी ।
Copy of Demat Confirmation Letter.

१० प्यान कार्डको प्रतिलिपी ।
Copy of PAN Card.

Signature of Customer
ग्राहकको हस्ताक्षर

[illegible]

Risk Category ☒ Low Risk ☐ Medium Risk ☐ High Risk* PEP ☐ Yes* ☐ PEP ☐ Associate PEP ☒ No

Referrer Name:

Contact

Y	Y	Y	Y	M	M	D	D
---	---	---	---	---	---	---	---

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० सँग सम्बन्धित कारोबार सदस्य र ग्राहक बिचको सम्झौतापत्र

मिति २०७९/०६/११ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल व्यवसायीको इजाजत प्राप्त गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार सदस्य रहेको, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ अनामनगरमा रहेको **भोले गणेश सेक्युरिटिज लिमिटेड** (अब उपरान्त **प्रथम पक्ष** भनिनेछ) तथा प्रथम पक्ष मार्फत धितोपत्रको कारोबार गर्ने अनलाईन सुविधा प्रयोग गर्ने ग्राहक संकेत नम्बर (युनिक क्लाइन्ट कोड) रहेको स्थायी ठेगाना भई हाल स्थानमा बसोबास गर्ने श्रीको नाती/नातीनी बुहारी, श्रीको छोरा/छोरी वर्ष को श्री वा ग्राहक संकेत नम्बर (युनिक क्लाइन्ट कोड) रहेको कार्यालयमा दर्ता भई दर्ता नं. रही मा रजिस्टर्ड कार्यालय रहेको श्री (अब उपरान्त **द्वितीय पक्ष** भनिनेछ र सो शब्दले विषय वा प्रसंगले अन्यथा अर्थ लगाएकोमा बाहेक निजका उत्तराधिकारी र/वा कानूनी प्रतिनिधि समेतलाई जनाउने), का बीचमा नेप्सेको कारोबार प्रणालीबाट टिएमएस प्रणाली अन्तर्गत कारोबार हुने विधि प्रणाली अनुरूप आफैले कारोबार गर्ने सम्बन्धमा द्वितीय पक्षले प्रथम पक्षसँग प्रस्ताव राखेको र प्रथम पक्षले समेत सो बमोजिम गर्न द्वितीय पक्षसँग आवश्यक ज्ञान रहेको मानी स्वीकृति जनाएकाले देहायमा लेखिए बमोजिमको शर्त बन्देजको अधिनमा रही टिएमएस प्रणाली अन्तर्गत कारोबार द्वितीय पक्ष आफैले गर्ने सम्बन्धमा हामी दुवै पक्षको पुर्ण मञ्जुरी स्वीकृति भएकोले उक्त शर्त बन्देजहरूको पुर्ण रूपमा परिपालना गर्ने पुर्ण प्रतिवद्धताका साथ मुलुकी देवानी (सहिता) ऐन, २०७४ बमोजिम यो टिएमएस प्रणाली अन्तर्गत कारोबार गर्ने सम्बन्धी सम्झौता आ-आफ्नो खुसि राजिसँग लेखि लेखाई साक्षी महलमा लेखिए बमोजिमका साक्षीहरूको रोहवरमा प्रथम पक्षको कार्यालयमा बसी यस सम्झौताको मतलब र परिणाम समेत राखी बुझि दुवै पक्षले सहिछाप समेत गरि गराई एक-एक प्रति बुझीलियो, दियो ।

पक्षहरूले पूर्णरूपमा पालना गर्नु पर्ने शर्त बन्देजहरू :

१. प्रचलित धितोपत्र ऐन, नियम, विनियम, कार्यविधि तथा नेपाल राष्ट्र बैंक, विमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड लगायतका नियामक निकायले समय समयमा जारी गरेका निर्देशिका, परिपत्र र निर्देशन समेतलाई यसै सम्झौतामा उल्लेख भए सरह मानी सम्झौताका पक्षहरूले सोको पालना गर्ने पुर्ण मञ्जुर गर्दछ ।
२. द्वितीय पक्षले यस सम्झौता गर्दाको वखत वा यस भन्दा अघि प्रथम पक्षलाई दिएको सूचना, द्वितीय पक्षको ग्राहक पहिचान विवरण (केवाईसी) मा भरेको विवरणमा कुनै फेरबदल भए, फेरबदल भएको ७ कार्य दिन भित्र प्रथम पक्षलाई जानकारी दिई आफ्नो पहिचान तथा खाताका विवरणहरू अद्यावधिक गराउन मञ्जुर गर्दछ ।
३. द्वितीय पक्ष धितोपत्रको कारोबार गर्न कानून बमोजिम अयोग्य ठहरिने कुनै अवस्था उत्पन्न भई कारवाहीमा परेमा, आर्थिक रूपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेमा वा कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा वा अन्य कुनै कारणले कानूनतः आर्थिक कारोबार गर्न असमर्थ भएमा प्रथम पक्षलाई तुरन्त जानकारी दिन मञ्जुर गर्दछ ।
४. द्वितीय पक्षले यस सम्झौतामा उल्लेख गरेको वा ग्राहक पहिचान विवरण (केवाईसी) मा उल्लेख भएको इमेल ठेगाना वा मोबाइल नम्बरमा द्वितीय पक्षले प्रयोग गर्ने युजरनेम तथा पासवर्ड प्रथम पक्षले उपलब्ध गराउने छ । प्रथम पक्षले उपलब्ध गराएको युजरनेम तथा पासवर्ड द्वितीय पक्षले परिवर्तन गरी सोको गोपनियता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व द्वितीय पक्ष स्वयंको हुनेछ ।
५. द्वितीय पक्षले विक्री कारोबार गर्दा मौज्जातमा धितोपत्र रहेको वा रहने कुनै एक हितग्राही खाता प्रथम पक्षलाई उपलब्ध गराउने छ । र उक्त खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिने छैन । यदी एउटै खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिई हुने जोखिमको जिम्मेवारी दोश्रो पक्ष स्वयंले लिनेछ ।
६. द्वितीय पक्षलाई दिइएको युजरनेमबाट भएगरेको सम्पूर्ण कारोबारहरूको दायित्व वहन गर्ने तथा सो को समयमा राफसाफ गर्ने पुर्ण जिम्मेवारी द्वितीय पक्षको हुनेछ ।
७. द्वितीय पक्षलाई प्रदान गरिएको युजरनेमको प्रयोगका कारण सम्झौतारत पक्ष र नेप्से समेतको सम्पत्तिमा कुनै हानी नोक्सानी पुगेमा त्यसरी सिर्जना हुने दायित्व प्रति द्वितीय पक्ष स्वयं पुर्ण जिम्मेवार हुनेछ ।
८. द्वितीय पक्षले आफ्नो युजरनेम प्रयोग गरी वा प्रथम पक्षलाई आदेश दिई विक्री भएका धितोपत्रहरूको निर्देशन पूर्वी जारी गर्नुपर्ने दायित्व द्वितीय पक्षको हुनेछ । यसरी विक्री भएको धितोपत्रको हस्तान्तरण द्वितीय पक्षले टि+१ को कार्यालय समय भित्र प्रथम पक्षको राफसाफ खातामा जम्मा गर्न नसकी उक्त कारोबारको राफसाफ हुन नसकेमा सोबाट श्रृजित सम्पूर्ण दायित्व द्वितीय पक्ष स्वयंले वहन गर्नु पर्नेछ ।
९. द्वितीय पक्षले धितोपत्र विक्री गरि सकेपछि सो धितोपत्रको आधार मूल्य प्रथम पक्षलाई राफसाफ समयको १ (एक) दिन पूर्व नै उपलब्ध गराउनु पर्नेछ । आधार मूल्य समयमा उपलब्ध नगराएमा, फर्जी वा गलत आधार मूल्यका कारण उत्पन्न हुने सम्पूर्ण कानूनी तथा आर्थिक दायित्व वा हानी नोक्सानी द्वितीय पक्ष स्वयंले व्यहोर्नु पर्नेछ ।
१०. द्वितीय पक्षले विक्री गरेको धितोपत्रको कारोबारमा लाग्ने कर, शुल्क, दस्तुर तथा अन्य प्रणालीगत शुल्कहरू तथा प्रथम पक्षले धितोपत्र खरीद विक्री सम्बन्धमा थप सुविधा प्रदान गरेमा लाग्ने थप स्वीकृत दस्तुर कट्टा गरी बाँकी रकम मात्र प्रथम पक्षले द्वितीय पक्षलाई भुक्तानी गर्नेछ ।
११. द्वितीय पक्षले खरीद आदेश प्रणालीमा प्रविष्ट गर्दा प्रथम पक्षले तोकेको कारोबार लिमिटको सीमाभित्र रही गर्नु पर्नेछ । द्वितीय पक्षले प्रथम पक्षलाई अग्रिम रूपमा बुझाएको रकमको बढिमा ४ (चार) गुणा सम्म कारोबार लिमिट प्राप्त गर्न सक्नेछ । उक्त कारोबार सीमा द्वितीय पक्षले बुझाएको रकमको चार गुणा भन्दा बढी हुने छैन ।
१२. द्वितीय पक्षले कारोबार सीमाका लागि प्रथम पक्षलाई बुझाउने सवै किसिमका भुक्तानी चेक वा अन्य विद्युतीय माध्यमबाट गर्नुपर्नेछ ।
१३. द्वितीय पक्षले कारोबार प्रयोजनका लागि प्रथम पक्षलाई उपलब्ध गराएको रकम उक्त धितोपत्र कारोबार राफसाफ प्रयोजनमा प्रयोग गर्नुपर्नेछ ।
१४. दुवै पक्षको आपसी सहमतिमा द्वितीय पक्षले प्रथम पक्षलाई कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैंक ग्यारेन्टी तथा कारोबार योग्य धितोपत्रहरूको माध्यमबाट पनि गर्न सक्नेछ । यस्तो धरौटीलाई द्वितीय पक्षले आफ्नो दायित्व समयमा भुक्तानी नगरेमा प्रथम पक्षले द्वितीय पक्षलाई जानकारी दिई नगदमा परिणत गर्न सक्नेछ । द्वितीय पक्षले आफ्नो दायित्व समयमा पुरा नगरेको कारण प्रथम पक्षले यसरी नगदमा परिणत गरेमा द्वितीय पक्षले सो सम्बन्धमा कुनै उजुर वाजुर गर्न सक्ने छैन गरे स्वतः बदर हुनेछ ।
१५. द्वितीय पक्षले धितोपत्र खरीद गरे वापत सुचना हुने कुल दायित्व रकममा प्रथम पक्षलाई अग्रिम रूपमा बुझाएको रकम तथा द्वितीय पक्षले विक्री गरी प्रथम पक्षसँग भुक्तानी लिन बाँकी भएमा सो समेत समायोजन गरी बाँकी दायित्व रकम कारोबारको राफसाफ हुनु भन्दा पहिले प्रथम पक्षलाई द्वितीय पक्षले भुक्तानी गर्नुपर्नेछ ।
१६. कारोबार सीमा गणना प्रयोजनको लागि कारोबार योग्य धितोपत्रको मूल्यांकन बजार मूल्यको बढीमा ७० प्रतिशत सम्म गर्न सकिनेछ । धितोपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रथम पक्षले द्वितीय पक्षलाई उपलब्ध गराएको कारोबार सीमा द्वितीय पक्षलाई जानकारी गराई फेरबदल गर्न सक्नेछ ।
१६. खरीद कारोबार पछि बाँकी रहेको रकम खरिद बिल बमोजिम द्वितीय पक्षले टि+२ भित्रमा प्रथम पक्षको खातामा जम्मा हुने गरी प्रथम पक्षलाई उपलब्ध गराउनु पर्नेछ । यसरी रकम उपलब्ध गराउँदा अग्रिम भुक्तानी रकममा उपलब्ध गराएको भए सो रकम समायोजन गर्ने सुविधा द्वितीय पक्षलाई हुनेछ ।
१७. खरिद कारोबार पश्चात द्वितीय पक्षले राफसाफ समय भित्रमा आफ्नो दायित्व पुरा नगरेमा टि+४ मा प्रथम पक्षले द्वितीय पक्षलाई जानकारी गराई द्वितीय पक्षकै नाममा खरिद गरिएको तथा जमानतमा लिइएको धितोपत्रहरू विक्री गरी, बैंक जमानत वापतको रकम प्राप्त गरी आफ्नो लेना रकम असूल उपर गरि लिन पाउने छ । यसरी आफ्नो लेना रकम असूल उपर गरि लिँदा सो को लागत वापतको शोधभर्ना गर्नु पर्ने नपुग रकममा प्रथम पक्षले बैंकलाई कर्जा वापत बुझाउनु पर्ने व्याज रकममा २% प्रशासनिक खर्च समेत थप गरि हुन आउने एकमुष्ट रकम असूल उपर गरि लिएमा समेत द्वितीय पक्षको पुर्ण मञ्जुरी स्वीकृति छ र सो सम्बन्धमा मञ्जुरी स्वीकृति थिएन छैन भनि कही कतै कुनै प्रकारको उजुर वाजुर गर्न पाउने छैन गरे स्वतः बदर हुनेछ ।
१८. द्वितीय पक्षको धितोपत्र विक्री गरि प्रथम पक्षको लेना रकम असूल उपर गरी रकम बाँकी रहेमा द्वितीय पक्षको अग्रिम भुक्तानी सम्मको रकम द्वितीय पक्षलाई फिर्ता गरी थप रकम बाँकि रहन गए धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
१९. द्वितीय पक्षले खरीद गरेको धितोपत्र खरिदबाट सिर्जित दायित्वहरू पुरा गरेपछि वा कारोबारको राफसाफको दिन मध्ये जुन पछि हुन्छ सो को भोलिपल्ट ग्राहकको निक्षेप खातामा प्रथम पक्षले धितोपत्र हस्तान्तरण गर्नु पर्नेछ ।
२०. द्वितीय पक्षको नामबाट कारोबार भए पश्चात द्वितीय पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मानसिक सन्तुलन गुमाएमा वा अन्य कुनै कारणबाट द्वितीय पक्षको नामबाट भएका कारोबारको राफसाफ हुन नसक्ने स्थिति सिर्जना भएमा उक्त कारोबारको राफसाफको जिम्मेवारी निज वा निजको कानूनी उत्तराधिकारीको हुनेछ । कानूनी उत्तराधिकारीबाट पनि राफसाफ हुन नसकेमा प्रचलित कानून बमोजिम हुनेछ ।
२१. नियामक निकायहरूबाट कारोबारहरू रद्द भएमा वा रद्द गर्ने आदेश प्राप्त भएमा सो कारोबारहरू स्वतः रद्द हुनेछन् । सोको दायित्व प्रथम पक्षले वहन गर्ने छैन ।
२२. द्वितीय पक्ष नाबालक वा कानूनतः पक्षको रूपमा करार गर्न अयोग्य देखिएमा निजको संरक्षक वा प्रतिनिधिले यो सम्झौता गर्न सक्नेछ ।
२३. प्रथम पक्षको काबु बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हुने कुनै पनि दायित्वमा प्रथम पक्ष जिम्मेवार हुने छैन ।
२४. द्वितीय पक्षले आफ्नो कारोबारको निम्ति आदेश दिन लिखित मञ्जुरी दिई प्रतिनिधि नियुक्ति गर्न सक्नेछ । सो प्रतिनिधिबाट भएका सम्पूर्ण कारोबारहरू निज द्वितीय पक्षले नै गरेसरह मान्य हुनेछ ।

Signature.....

2.